

महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्बन्धी महासन्धि

महासभाद्वारा १८ डिसेम्बर १९७९ मा नं. ३४/१५० को प्रस्ताव पारित भई हस्ताक्षर, अनुमोदन तथा
सम्मिलनकोलागि खुला गरिएको
लागू भएको मिति धारा २७(१) अनुसार, ३ सेप्टेम्बर १९८१

प्रस्तावना

यस महासन्धिका पक्षराष्ट्रहरू,

संयुक्त राष्ट्रसंघको बडापत्रले आधारभूत मानवअधिकारहरूमा, मानवीय मूल्य तथा मर्यादामा र पुरुष एवं
महिलाको समान अधिकारमा आफ्नो आस्था पुनः पुष्टि गरेको कुरालाई ध्यानमा राख्दै,

मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणाले भेदभाव सम्बन्धी अमान्यताको सिद्धान्तलाई पुष्टि गरेको तथा
सम्पूर्ण मानव स्वतन्त्ररूपमा एवं समान हक र मर्यादामा जन्मेका हुन्छन् तथा प्रत्येकलाई त्यसमा उल्लेखित
हकहरू तथा स्वतन्त्रताहरू लिङ्गको आधारमा हुने भेदभाव लगायत कुनै पनि प्रकारको भेदभाव विना
उपभोग गर्न पाउनु पर्छ भन्ने कुराहरूलाई ध्यानमा राख्दै,

मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्षराष्ट्रहरूमा सबै पुरुष र महिलालाई सबै आर्थिक,
सामाजिक, साँस्कृतिक, नागरिक एवं राजनीतिक अधिकारहरू समान रूपले उपभोग गर्न पाउने अधिकार
उपलब्ध गराउने दायित्व छ भन्ने कुरालाई ध्यानमा राख्दै,

संयुक्त राष्ट्रसंघ तथा विशिष्टिकृत संस्थाहरूको तत्वावधानमा पुरुष तथा महिलाबीच समान अधिकारहरूको
प्रबढ्दन गर्न बनेका विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरूलाई विचार गर्दै,

संयुक्त राष्ट्रसंघ तथा विशिष्टिकृत संस्थाहरूको तत्वावधानमा पुरुष तथा महिलाबीच समान अधिकारको
सम्बन्धमा पारित गरेका प्रस्तावहरू, घोषणापत्रहरू तथा सिफारिसहरूलाई समेत अवगत गर्दै,

यस्ता विभिन्न लिखतहरूको बाबजुद पनि महिला विरुद्ध व्यापक भेदभाव अझै विद्यमान रहेको कुरालाई
ध्यान दिँदै,

महिला विरुद्ध हुने भेदभावले अधिकारको समानता सम्बन्धी सिद्धान्तमा एवं मानव मर्यादा प्रतिको
आधारभावमा खलल पार्छ महिलाले पुरुषसँग समानताको आधारमा आफ्नो मुलुकको राजनीतिक, सामाजिक,
आर्थिक तथा साँस्कृतिक जीवनमा सहभागी हुने स्थितिमा व्यवधान उत्पन्न गर्दछ, समाज तथा परिवारको
समुन्नति तथा विकासमा अवरोध ल्याउँछ, एवं आफ्नो मुलुकको तथा मानवताको सेवाकोलागि महिलाको
क्षमताको पूर्ण विकासलाई अवरुद्ध पार्दछ भन्ने कुराहरूलाई पुनः स्मरण गर्दै,

गरिबी अवस्थाले महिलालाई भोजन, स्वास्थ्य, शिक्षा, तालिम र रोजगारीका अन्य अवसरहरू प्राप्त गर्न तथा
अन्य आवश्यकताहरू पुरा गर्नमा न्यून पहुँच हुन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्दै,

समानता तथा न्यायमा आधारित अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाको स्थापनाबाट पुरुष तथा महिलाबीच
समानताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगदछ भन्ने कुरामा निश्चित हुँदै,

रड्गभेद, सबै प्रकारका वर्णभेदहरू, वर्णका आधारमा हुने भेदभावहरू, उपनिवेशवाद, नव उपनिवेशवाद, अतिक्रमण, वैदेशिक कब्जा तथा आधिपत्य र राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप समेत सबै कुराको उन्मूलन गर्नु पुरुष तथा महिलाको अधिकार उपभोगकोलागि आवश्यक छ भन्ने कुरामा जोड दिँदै,

अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको सुदृढीकरण, अन्तर्राष्ट्रिय तनावमा सिथिलता, सामाजिक तथा आर्थिक प्रणाली जस्तै भए पनि राष्ट्रहरूको बीच आपसी सहयोग, सबै प्रकारका तथा सम्पूर्ण निशस्त्रीकरण खास गरेर कडा एवं प्रभावकारी अन्तर्राष्ट्रिय नियन्त्रण अन्तर्गत आणविक निशस्त्रीकरण राष्ट्रहरूको बीचको सम्बन्ध न्यायपूर्ण, समानता तथा आपसी हितको आधारमा हुनु पर्नेसिद्धान्तको समर्थन वैदेशिक वा औपनिवेशिक आधिपत्यमा रहेका वा विदेशी कब्जामा रहेका जनताहरूको आत्मनिर्णय तथा स्वतन्त्रताको अधिकार प्राप्तिका साथसाथै राष्ट्रिय सार्वभौमिकताको एवं क्षेत्रीय अखण्डता समेतबाट सामाजिक उन्नति तथा विकासको सम्बद्धन हुनछ र त्यसको परिणामले पुरुष तथा महिलाबीच पूर्ण समानता प्राप्तिमा योगदान गर्दछ भन्ने कुरालाई जोड दिँदै,

मुलुकको पूर्ण तथा सर्वाङ्गीण विकासमा, विश्वको हित एवं शान्ति-प्राप्तिमा महिलाको पुरुषसँग प्रत्येक क्षेत्रमा वरावरको आधारमा अधिकतम सहभागिता आवश्यक छ भन्ने कुरामा निश्चित हुँदै,

परिवारको हित तथा समाजको उत्थानमा महिलाबाट हुने ठूलो योगदानलाई अहिलेसम्म पूर्ण मान्यता प्राप्त भै नसकेको भए तापनि पनि मातृत्वको सामाजिक महत्व तथा परिवारको सन्दर्भमा बालबालिकाको पालन-पोषणमा आमा बाबु दुवैको भूमिकालाई बुझी, महिलाको सन्तान उत्पादन गर्ने विशेषतालाई भेदभावको आधार बनाइनु हुँदैन भन्ने कुरालाई हृदयंगम गरी, बालबालिकाको पालन-पोषणको जिम्मेवारीमा पुरुष र महिला लगायत सम्पूर्ण समाज पनि भागीदार बन्न पर्दछ भन्ने कुरालाई महसुस गर्दै,

पुरुष तथा महिलाको बीचमा पूर्ण समानता प्राप्तिकोलागि समाजमा तथा परिवारमा पुरुषको भूमिका तथा महिलाको भूमिका सम्बन्धी परम्परागत सोचाईमा परिवर्तन गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै,

महिला विरुद्धको भेदभाव उन्मूलन सम्बन्धी घोषणामा उल्लेखित सिद्धान्तहरूको कार्यान्वयन गर्न तथा त्यस प्रयोजनकोलागि सबै प्रकार र प्रकृतिको यस्तो भेदभावलाई निर्मूल गर्न आवश्यक पर्ने उपायहरू अपनाउन संकल्प गर्दै,

निम्न लिखित कुरामा सहमत हुँदून् :

भाग १

धारा १

यस महासन्धिको प्रयोजनकोलागि “महिला विरुद्ध भेदभाव” भन्नाले महिलाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक वा अरु कुनै विषय सम्बन्धी मानवअधिकार तथा स्वतन्त्रतालाई, आफ्नो वैवाहिक स्थिति जे जस्तो रहेको भए तापनि, पुरुष र महिलाको समानताको आधारमा उपभोग गर्नमा वा प्रयोग गर्नमा व्यवधान पार्ने वा त्यसको मान्यतालाई नै क्षति वा सून्यकरण पार्ने उद्देश्य भएको, लिङ्गको आधारमा हुने कुनै पनि भेदभाव वा वहिष्कार वा प्रतिवन्ध सम्भनु पर्दछ ।

धारा २

पक्षराष्ट्रहरू महिला विरुद्ध गरिने सबै भेदभावको भर्त्सना गर्दछन् । महिला विरुद्ध गरिने सबै भेदभावलाई उन्मूलन पार्ने नीति उपर्युक्त तरिकाबाट अविलम्ब अपनाउन मञ्जुर गर्दछन् तथा यसकोलागि देहायका काम गर्न कबूल गर्दछन् ।

- (क) महिला र पुरुषमा समानताको सिद्धान्तलाई आफ्नो देशको संविधान वा अन्य उपर्युक्त कानूनमा पहिले नै समावेश गरी नसकिएको भए त्यसलाई समावेश गर्ने तथा यस सिद्धान्तलाई कानून वा अन्य माध्यमबाट व्यवहारिकरूपमा साकार पार्ने,
- (ख) महिला विरुद्धका सम्पूर्ण भेदभावलाई प्रतिबन्ध लगाउन व्यवस्थापकीय तथा अन्य उपायहरू अपनाउने तथा आवश्यक भएमा दण्ड सजायको समेत व्यवस्था गर्ने,
- (ग) पुरुषहरू सरह समान आधारमा महिला अधिकारहरूको कानुनी संरक्षणको व्यवस्था तथा महिला विरुद्ध कुनै पक्ष न्यायाधिकरण र अन्य सार्वजनिक निकायहरू मार्फत प्रभावकारीरूपमा संरक्षण सुनिश्चित गर्ने,
- (घ) महिला विरुद्ध भेदभाव हुने कुनै पनि कार्य वा व्यवहारमा सरिक नभई अलग रहने र सार्वजनिक अधिकारीहरू तथा संस्थाहरूले यी दायित्व अनुरूप काम गर्नेछन् भन्ने कुरा सुनिश्चित गर्ने,
- (ङ) कुनै पनि व्यक्ति, संस्था वा उद्योगबाट महिला विरुद्ध हुने भेदभावलाई उन्मूलन गर्न आवश्यक सम्पूर्ण उपायहरू अवलम्बन गर्ने,
- (च) महिला विरुद्ध भेदभाव गराउने प्रचलित कुनै पनि नियम, कानून, परम्परा तथा प्रचलनहरूलाई सुधार गर्ने वा हटाउने गरी कानून बनाउने लगायत आवश्यक पर्ने सम्पूर्ण उपायहरू अवलम्बन गर्ने,
- (छ) महिला विरुद्ध भेदभाव गराउने सम्पूर्ण राष्ट्रिय दण्ड व्यवस्थाहरू खारेज गर्ने ।

धारा ३

पक्षराष्ट्रहरूले महिलाको पूर्ण विकास तथा प्रबढ्दन सुनिश्चित गरी पुरुष सरह समानताको आधारमा मानवअधिकार तथा मौलिक स्वतन्त्रताको प्रयोग तथा उपभोगलाई प्रत्याभूति दिलाउनकोलागि सबै सम्बद्ध क्षेत्र खास गरे राजनीतिक, सामाजिक, आर्थिक एवं साँस्कृतिक क्षेत्रमा कानुनी व्यवस्था लगायतका सम्पूर्ण उपर्युक्त कदमहरू चाल्नेछन् ।

धारा ४

१. पक्षराष्ट्रहरूले पुरुष तथा महिलावीच वास्तविक समानता द्रुततर गतिमा कायम गराउन कुनै अस्थायी विशेष उपायहरू अपनाएका रहेछन् भने त्यस्ता उपायहरूलाई यस महासन्धिमा परिभाषित गरिए बमोजिमको भेदभाव पूर्ण व्यवहार भएको मानिनेछैन, तर त्यसको परिणाम स्वरूप यस्ता उपायहरू कुनै पनि हालतमा असमान वा भिन्न स्तरलाई कायमै राख्न दिने प्रकारको हुन सक्नेछैन । अवसर र व्यवहारमा समानताको उद्देश्य प्राप्त भए पछि यी उपायहरूलाई अन्त्य गरिनु पर्नेछ ।
२. पक्षराष्ट्रहरूबाट मातृत्व संरक्षणकोलागि यस महासन्धिमा व्यवस्था गरिएका उपायहरू लगायत अन्य विशेष उपायहरू अपनाइएको कुरालाई भेदभावपूर्ण कार्य भएको मानिनेछैन ।

धारा ५

पक्षराष्ट्रहरूले देहायको प्रयोजनकोलागि चाहिने सम्पूर्ण उपर्युक्त कदमहरू चाल्नेछन् :-

- (क) पुरुष तथा महिला सम्बन्धी पुरातन भूमिकामा आधारित वा कुनै खास लिङ्गको महत्ताभाष वा लघुताभाषमा आधारित दुराग्रहको तथा परम्परागत एवं अन्य प्रकारका प्रचलनहरूलाई उन्मूलन गर्ने उद्देश्य प्राप्तकालागि पुरुष तथा महिलामा रहेको स्वाभाविक प्रकृतिका सामाजिक तथा साँस्कृतिक आचरण पद्धतिलाई बदल्ने,
- (ख) बालबालिकाको हितलाई जुनसुकै हालतमा पनि सर्वोपरी ध्यान दिइनेछ भन्ने कुरालाई मध्यनजर राख्ने मातृत्व भनेको एक सामाजिक कार्य हो भन्ने कुरालाई रामोसाँग बुझाउने तथा आफ्ना बालबालिकाको पालन-पोषण एवं विकासमा पुरुष तथा महिलाको समान जिम्मेवारी रहेको हुन्छ भन्ने कुरा पारिवारिक शिक्षामा पर्दछ भन्ने कुरालाई सुनिश्चित गर्ने ।

धारा ६

पक्षराष्ट्रहरूले महिलाको किनवेच तथा महिलाको बेश्यावृत्तिको शोषण लगायत सबै प्रकारका कार्यलाई दमन गर्ने कानुन बनाउन सबै आवश्यक कदमहरू चाल्नेछन् ।

भाग २

धारा ७

पक्षराष्ट्रहरूले मूलुकको राजनीतिक तथा सार्वजनिक जीवनमा महिला विरुद्धको भेदभाव उन्मूलन गर्न तथा खासगरी बराबरीको आधारमा पुरुष सरह महिलालाई देहायका अधिकारहरू उपलब्ध गराउन आवश्यक कदमहरू चाल्नेछन् :

- (क) सबै निर्वाचनहरू तथा जनमत संग्रहहरूमा मत दिने अधिकार तथा सार्वजनिकरूपमा निर्वाचित हुने संस्थाहरूमा निर्वाचनकोलागि योग्य हुने अधिकार,
- (ख) सरकारी नीति निर्माणमा तथा त्यसको कार्यान्वयनमा सरिक हुने तथा सार्वजनिक पद धारण गर्न सबै सरकारी तहहरूमा हुने सार्वजनिक क्रियाकलाप सम्पादन गर्ने अधिकार,
- (ग) मूलुकको सार्वजनिक तथा राजनीतिक जीवनसँग सम्बन्धित गैरसरकारी संस्था तथा संगठनहरूमा भाग लिन पाउने अधिकार ।

धारा ८

पक्षराष्ट्रहरूले महिलालाई पुरुष सरह समान आधारमा तथा बिना कुनै भेदभाव अन्तर्राष्ट्रिय तहमा सरकारको प्रतिनिधित्व गर्न पाउने अवसर तथा अन्तर्राष्ट्रिय संगठनहरूको कार्यमा भाग लिन पाउने अवसर सुनिश्चित गर्न सबै उपर्युक्त कदमहरू चाल्नेछन् ।

धारा ९

१. पक्षराष्ट्रहरूले महिलालाई पुरुष सरह राष्ट्रियता प्राप्त गर्ने, परिवर्तन गर्ने वा धारण गर्ने समान अधिकार प्रदान गर्नेछन् । तिनीहरूले खास गरेर विदेशीसँग विवाह गरेको कारणबाट वा विवाहित अवस्थामा पतिले राष्ट्रियता परिवर्तन गरेको कारणबाट पतीको राष्ट्रियता स्वतः परिवर्तन नहुने निजलाई राज्यविहीन नतुल्याइने वा पतिको राष्ट्रियता ग्रहण गर्न बाध्य हुनुपर्ने व्यवस्था सुनिश्चित गर्नेछन् ।
२. पक्षराष्ट्रहरूले बालबालिकाको राष्ट्रियताको सम्बन्धमा महिलालाई पुरुष सरहको समान अधिकार प्रदान गर्नेछन् ।

भाग ३

धारा १०

पक्षराष्ट्रहरूले महिलालाई शिक्षाको क्षेत्रमा पुरुष सरह समान अधिकार प्राप्तिको व्यवस्था सुनिश्चित गर्नकोलागि महिला विरुद्ध हुने भेदभाव उन्मूलन गर्न सबै आवश्यक कदमहरू चाल्नेछन् र महिला र पुरुषको समानताको आधारमा खास गरेर देहायका कुराहरूमा सम्बन्धी व्यवस्था सुनिश्चित गर्नेछन् :

- (क) ग्रामीण तथा शहरी क्षेत्रमा अवस्थित सबै प्रकारका शिक्षण संस्थामा अध्ययन गर्न र उपाधी हासिल गर्न पाउनकोलागि जीविकाको तथा व्यवसायको जानकारी पाउने समान अवसरको व्यवस्था, यस प्रकारका समानता पूर्व विद्यालय शिक्षा, साधारण शिक्षा, प्राविधिक शिक्षा, पेशागत शिक्षा तथा उच्च प्राविधिक शिक्षा एवं सबै प्रकारका व्यवसायिक प्रशिक्षणको सम्बन्धमा उपलब्ध हुने कुरा सुनिश्चित गरिनेछ ।
- (ख) एउटै पाठ्यक्रम, एउटै परीक्षा, एकै स्तरको योग्यता प्राप्त शिक्षक तथा उस्तै प्रकारको विद्यालय भवन तथा उपकरणमा शिक्षा पाउने अवसरको व्यवस्था ।
- (ग) सबै प्रकारका तथा तहको शिक्षामा देखापर्ने गरेको पुरुष तथा महिलाको भूमिका नै फरक छ, भनी पुरातनवादी धारणालाई उन्मूलन गर्न तथा यस लक्ष्य प्राप्तिकोलागि सहायक हुने सह शिक्षा तथा अन्य प्रकारका शिक्षणविधिलाई प्रोत्साहित दिने, र खास गरेर पाठ्य पुस्तकहरू तथा विद्यालय कार्यक्रमहरूमा परिवर्तन गर्ने एवं सोही बमोजिमको शिक्षाविधि अपनाउने,
- (घ) छात्रवृत्ति तथा अन्य प्रकारका अध्ययन अनुदान सम्बन्धी फाइदा प्राप्त गर्नकोलागि समान अवसर उपलब्ध गराउने,

- (द) प्रौढ शिक्षा तथा कार्यगत साक्षरता कार्यक्रम लगायतका स्थायी शिक्षण कार्यक्रमहरूमा, खास गरेर पुरुष तथा महिलाका बीचमा रहेको शैक्षिक अन्तरलाई जति सब्दो चाँडो कम गर्ने लक्ष्य रहेका कार्यक्रममा सरिक हुन समान अवसर दिलाउने,
- (च) पढाइ छाडून छात्राहरूको संख्यालाई घटाउने तथा अपरिपक्वतावश विद्यालय छाडेका बालिकाहरू तथा महिलाहरूको निमित्त शैक्षिक कार्यक्रमहरूको आयोजना गर्ने,
- (छ) खेलकूद तथा शारीरिक शिक्षामा सक्रियरुपमा भाग लिन पाउने समान अवसर प्रदान गर्ने,
- (ज) परिवार नियोजन सम्बन्धी सूचना एवं सल्लाह लगायतका परिवारको स्वास्थ्य तथा समृद्धि सुनिश्चित गर्न सहायक हुने शैक्षिक जानकारी दिलाउने ।

धारा ११

१. पक्षराष्ट्रहरूले रोजगारीको क्षेत्रमा महिलालाई पुरुष सरह समानताको आधारमा समान हक सुनिश्चित गराउनकोलागि महिला विरुद्धको सबै प्रकारको भेदभाव उन्मूलन गर्न सबै आवश्यक कदम चाल्नेछन् र खास गरेर देहायका अधिकारहरूको प्राप्ति सुनिश्चित गर्नेछन् :

 - (क) समस्त मानव जातीयको अविच्छेद्य अधिकारको रूपमा काम गर्ने अधिकार दिलाउने,
 - (ख) रोजगारीमा नियुक्तिकोलागि छनौट गरिँदा समान प्रक्रिया प्रयोग गरिने लगायत रोजगारीको समान अवसरको अधिकार,
 - (ग) स्वतन्त्ररुपमा पेशा तथा रोजगारी चयन गर्न पाउने अधिकार, बढुवा हुन पाउने, सेवाको सुरक्षा पाउने तथा सेवाका तमाम शर्तहरू एवं फाइदाहरू उपभोग गर्न पाउने अधिकार र सिक्ते सुविधा लगायत व्यवसायिक तालिम तथा पुनःतालिम पाउने, उच्च व्यावसायिक तालिम तथा समय-समयमा तालिम पाउने अधिकार,
 - (घ) समान सुविधा सहितको समान पारिश्रमिक पाउने अधिकार समान मूल्यको कामकोलागि समान व्यवहार पाउने अधिकार तथा कामको गुणात्मक मूल्यांकन हुँदा समान व्यवहार पाउने अधिकार,
 - (ङ) सामाजिक सुरक्षाको अधिकार, खास गरेर निवृत्त भएकोमा, बेरोजगारीमा, विरामी परेकोमा, अशक्त भएकोमा तथा वृद्धावस्थामा र काम गर्न अन्य तवरबाट अशक्त भएको अवस्थामा समेत सामाजिक सुरक्षा पाउने अधिकार एवं पुरा तलब सहित विदा लिन पाउने अधिकार,
 - (च) प्रजननपद्धतिको बचाउ हुने गरी स्वास्थ्यको संरक्षण पाउने अधिकार एवं कार्यगत अवस्थामा सुरक्षाको अधिकार ।

२. विवाह वा मातृत्वको आधारमा महिला विरुद्ध हुने भेदभाव रोक्न तथा तिनीहरूको काम गर्ने अधिकारलाई सक्षमताका साथ उपलब्ध गराउन पक्षराष्ट्रहरूले देहायका कुरामा उपर्युक्त कदम चाल्नेछन् :

 - (क) लगाइएका नियन्त्रण व्यवस्थाको अधिनमा रही गर्भवती वा प्रसूति विदाको आधारमा पदच्यूत गर्न नपाउने तथा अन्य अवस्थामा पदच्यूत गर्दा पनि वैवाहिक स्थितिको आधारमा भेदभाव गर्न नपाउने गरी प्रतिवन्ध लगाउने,
 - (ख) नोकरीबाट वा वरिष्ठताक्रमबाट वा सामाजिक भत्ताबाट वञ्चित हुनु नपर्ने गरी पुरा तलबसहितको प्रसूती विदा वा सोही सरहको सामाजिक फाइदाहरू पाउने व्यवस्था प्रारम्भ गर्ने,
 - (ग) बाबुआमाहरूलाई आफ्नो कार्यगत जिम्मेवारी साथसाथै पारिवारिक दायित्व पनि निर्वाह गर्न सक्ने तथा सार्वजनिक जीवनमा सरिक हुन सक्ने तुल्याउन, खास गरेर बाल स्याहार सुविधा प्रणालीको स्थापना गरेर एवं विकास कार्यलाई प्रबढ्दन गरेर, आवश्यक सहायक सामाजिक सेवाहरूको व्यवस्थालाई प्रोत्साहन दिने,
 - (घ) गर्भवती महिलालाई हानिकार हुने भनी प्रमाणित भएका काममा लगाउन नपाउने गरी विशेष संरक्षण प्रदान गर्ने ।

३. यस धारामा वर्णन गरिएका कुराहरूसँग सम्बन्धित संरक्षणात्मक कानुनी व्यवस्थाहरूलाई तत्काल प्रचलित वैज्ञानिक तथा प्राविधिक ज्ञानका आधारमा समय-समयमा पुनरावलोकन गरिनेछ, र आवश्यकता अनुसार परिवर्तन खारेज वा विस्तृत गरिनेछ ।

धारा १२

१. पक्षराष्ट्रहरूले महिलालाई परिवार नियोजनसँग सम्बन्धित कुराहरू लगायत स्वास्थ्य-स्याहार सेवा सम्बन्धी कुरा पुरुष सरह समानताको आधारमा उपलब्ध गराउन स्वास्थ्य क्षेत्रमा महिला विरुद्ध हुने भेदभाव उन्मूलन गर्नकोलागि सबै उपर्युक्त कदमहरू चाल्नेछन् ।
२. यस धाराको प्रकरण १ मा जुनसुकै कुरा लेखिएको भए तापनि पक्षराष्ट्रहरूले महिलालाई गर्भधारणको समयमा, प्रसूतिको समयमा तथा सुत्केरी भैसकेपछिको अवधिका सम्बन्धमा चाहिँदो सेवाहरू, एवं गर्भवती समय तथा स्तनपानको समयमा पर्याप्त पोषण उपलब्ध गराउन साथै आवश्यकतानुसार निःशुल्क सेवा समेतको आवश्यक व्यवस्था गर्नेछन् ।

धारा १३

पक्षराष्ट्रहरूले महिलालाई पुरुष सरह समानताको आधारमा समान प्रकारका अधिकारहरू, खास गरेर देहायका अधिकारहरू उपलब्ध गराउनकोलागि आर्थिक तथा सामाजिक जीवनको अन्य क्षेत्रहरूमा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनकोलागि सबै उपर्युक्त कदमहरू चाल्नेछन् :

- (क) परिवारिक लाभ भोग्न पाउने अधिकार,
- (ख) बैंक कर्जा पाउने, बन्धकी राख्ने तथा अन्य प्रकारका आर्थिक ऋण प्राप्त गर्न पाउने अधिकार,
- (ग) खेलकूदमा, मनोरञ्जनका गतिविधिमा तथा साँस्कृतिक जीवनका समस्त पक्षहरूमा सहभागी हुन पाउने अधिकार ।

धारा १४

१. पक्षराष्ट्रहरूले गाउँले महिलाले भोगी रहेका खास समस्याहरू तथा ती गाउँले महिलाले परिवारको आर्थिक उन्नतिमा तथा बिना मूल्यमा गरिएका आर्थिक योगदान लगायन आर्थिक व्यवस्थामा तिनीहरूले खेलेको महत्वपूर्ण भूमिका प्रति ध्यान दिनेछन् र यस महासन्धिको व्यवस्थाहरू ती ग्रामीण क्षेत्रका महिलाहरूमा लागू गराउन सबै उपर्युक्त कदमहरू चाल्नेछन् ।
 २. पक्षराष्ट्रहरूले ग्रामीण क्षेत्रका महिलाले पुरुषसरह समानताको आधारमा ग्रामीण विकासमा सहभागी हुन पाउन र त्यसबाट पाउने फाइदा भोग्न पाउन भन्ने कुरा एकीन गर्नकोलागि ग्रामीण क्षेत्रका महिला विरुद्ध हुने भेदभावलाई उन्मूलन गर्न सबै प्रकारका कदमहरू चाल्नेछन् र खास गरेर त्यस्ता महिलालाई देहायका अधिकार उपलब्ध गराउनेछन् :
- (क) विकास योजनाको विस्तृतिकरण तथा कार्यान्वयनका सबै तहमा भाग लिन पाउने,
 - (ख) परिवार नियोजनका सूचना, सल्लाह र सेवा लगायत पर्याप्त स्वास्थ्य-स्याहार सुविधा पाउने सामाजिक सुरक्षा कार्यक्रमबाट प्रत्यक्ष लाभ प्राप्त गर्ने,
 - (ग) सामाजिक सुरक्षा कार्यक्रमबाट प्रत्यक्ष लाभ प्राप्त गर्ने,
 - (घ) कार्यगत साक्षरता लगायत सबै प्रकारका औपचारिक तथा अनौपचारिक तालिम र शिक्षा प्राप्त गर्ने एवं अन्य कुराका अतिरिक्त उनीहरको प्राविधिक क्षमता वृद्धि गराउनकोलागि सबै सामुदायिक तथा विस्तार सेवाहरूबाट फाइदा प्राप्त गर्ने,
 - (ड) रोजगारी तथा आत्मरोजगारीद्वारा आर्थिक अवसरहरूमा समान पहुँचकोलागि स्वालम्बन समूहहरू तथा साभा संस्थाहरू गठन गर्न पाउने,
 - (च) समस्त सामुदायिक क्रियाकलापहरूमा भाग लिने,
 - (छ) कृषिकर्जा तथा ऋण, बजारसुविधा, उपर्युक्त प्रविधि प्राप्त गर्न सक्ने तथा भूमि सम्बन्धी र कृषि सुधार एवं जग्गा जमीन पुनर्व्यवस्था योजना सम्बन्धमा समान प्रकारको व्यवहार पाउने,
 - (ज) जीवनयापनका उपर्युक्त अवस्थाहरू खास गरेर आवास, सरसफाई विद्युत तथा खानेपानीको व्यवस्था, यातायात तथा सञ्चार सम्बन्धी व्यवस्थाहरू उपभोग गर्न पाउने ।

भाग ४

धारा १५

१. पक्षराष्ट्रहरूले कानुनको दृष्टिमा महिलालाई पुरुषसरहको समानता प्रदान गर्नेछन् ।
२. पक्षराष्ट्रहरूले महिलालाई देवानी मामिलामा पुरुषसरहको कानुनी क्षमता प्रदन गर्नेछन् र त्यस्तो क्षमता उपभोग गर्न पाउने समान अवसर प्रदान गर्नेछन् । खास गरेर तिनीहरूले महिलालाई करार सम्पन्न गर्न

- पाउने तथा सम्पत्ति संचालन गर्नपाउने समान अधिकार प्रदान गरी अदालत तथा न्यायाधीकरण समक्ष हुने कार्यविधिका सबै अवस्थामा समान व्यवहार गर्नेछन्।
३. महिलाको कानुनी क्षमतालाई नियन्त्रण गर्ने किसिमका कानुनी मान्यता प्राप्त कुनै पनि किसिमका करार तथा तमाम निजी लिखतहरू बदर हुनेछन् तथा गैरकानुनी मानिनेछन् भन्ने कुरा पक्षराष्ट्रहरू मञ्जुर गर्दछन्।
 ४. व्यक्तिको घुमफिर गर्न पाउने अधिकार तथा आफ्नो वासस्थान एवं निवास छान्न पाउने स्वतन्त्रता सम्बन्धी कानुनमा पुरुष तथा महिलालाई समान अधिकार प्रदान गर्न पक्षराष्ट्रहरू मञ्जुर गर्दछन्।

धारा १६

१. पक्षराष्ट्रले विवाह तथा पारिवारिक सम्बन्ध बारेको कुराहरूमा महिला विरुद्धको भेदभाव उन्मूलन गर्न सबै उपर्युक्त कदमहरू चालेछन्, तथा खास गरेर देहायका व्यवस्था पुरुष तथा महिलामा समानताको आधारमा लागू गराउनेछन्:
 - (क) विवाह गर्ने समान अधिकार हुने,
 - (ख) आफ्नो जीवन-साथी स्वतन्त्र रूपले छान्न पाउने तथा उनीहरूको स्वतन्त्र र पूर्ण सहमतिमा मात्र विवाह हुने गरी समान अधिकार दिलाउने,
 - (ग) विवाह पर्यन्त तथा सम्बन्ध विच्छेद पश्चातको अवस्थामा समान अधिकार तथा दायित्व दिलाउने,
 - (घ) विवाहको स्थिति जेजस्तो रहे तापनि बालबच्चा सम्बन्धी कुराहरूमा बाबुआमा दुवैलाई सर्वोपरि ध्यान दिने,
 - (ङ) आफ्नो बालबच्चाको संख्या तथा तिनीहरूको जन्मान्तरको सम्बन्धमा स्वतन्त्र एवं जिम्मेवारीपूर्वक निर्णय गर्ने पाउने समान अधिकार हुने/दिलाउने तथा ती अधिकारहरू प्रभावकारी ढंगबाट गर्न सक्ने तुल्याउन जो चाहिने जानकारी शिक्षा तथा साधन उपलब्ध गराउने,
 - (च) बालबालिकाको संरक्षकत्व, संरक्षण, गुठियारको हैसियत तथा दत्तक ग्रहण गर्ने सम्बन्धमा अथवा कुनै मुलुकको राष्ट्रिय कानुनी व्यवस्थामा यो कुरा लागू रहेछ भने त्यस्ता संस्थाको सम्बन्धमा, महिलालाई पनि समान अधिकार तथा जिम्मेवारी दिलाउने, यस कुरामा सदैव बालबालिकाको हितलाई सर्वोपरि ध्यान दिने,
 - (छ) कुनै पनि पारिवारिक नाम, पेशा तथा वृत्तिचयन गर्ने पाउने अधिकार लगायत पति वा पत्नीको रूपमा दुवैमा समान वैयक्तिक अधिकार दिलाउने,
 - (ज) सम्पत्तिको सम्बन्धमा निःशुल्क वा संशुल्करूपमा स्वामित्व, प्राप्ति, बन्दोबस्त, प्रशासन, उपयोग तथा बेचविखन गर्ने पाउने गरी पतिपत्नी दुवैलाई समान अधिकार दिलाउने।
२. बालकको वैवाहिक वाक्दान र बालविवाहको कुनै पनि कानुनी मान्यता हुनेछैन। विवाह गर्ने न्यूनतम उमेर निर्धारण गर्ने कानुनी लगायत सबै आवश्यक व्यवस्था गरिने छ र औपचारिक विवाह-दर्ता किताबमा विवाह-दर्ता गर्न अनिवार्य गरिने छ।

भाग ५

धारा १७

१. यस महासन्धिको कार्यान्वयन सम्बन्धी प्रगतिको लेखाजोखा गर्नकोलागि यो महासन्धिले व्यवस्था गरेका कुराहरूका सम्बन्धमा उच्च नैतिक मर्यादा तथा क्षमता भएका विशेषज्ञहरू मध्येबाट यो महासन्धि प्रारम्भ हुने वित्तिकै अठार जना र यो महासन्धिलाई पैतीसौ पक्षराष्ट्रले अनुमोदन वा सम्मिलन गरेपछि तेइस जना विशेषज्ञहरू भएको एउटा “महिला विरुद्ध भेदभाव उन्मूलन समिति” (यसपछि “समिति” भनिएको) गठन गरिने छ। यी विशेषज्ञहरू समानुपातिक भौगोलिक वितरण पद्धति अनुसार तथा भिन्न-भिन्न सभ्यताको एवं प्रमुख कानुनी प्रणालीको प्रतिनिधित्व हुने गरी पक्षराष्ट्रहरूले आ-आफ्नो नागरिकहरूबाट निर्वाचित गर्नेछन् र तिनीहरूले व्यक्तिगत हैसियतमा काम गर्नेछन्।
२. पक्षराष्ट्रहरूबाट मनोनित व्यक्तिहरूको सूचीबाट गोप्य मतपत्रको तरिकाबाट समितिका सदस्यहरू निर्वाचित हुनेछन्। प्रत्येक पक्षराष्ट्रहरूले आफ्ना नागरिकहरू मध्ये एक जना व्यक्ति मात्र मनोनित गर्न पाउनेछन्।
३. यो महासन्धि प्रारम्भ भएका मितिले छ महिनापछि प्रारम्भिक निर्वाचन हुनेछ। प्रत्येक निर्वाचन हुने मिति भन्दा कम्तिमा तीन महिनाअगाहै संयुक्त राष्ट्रसंघको महासचिवले पक्षराष्ट्रहरूलाई आ-आफ्नो

मनोनयन पत्रहरू दुई महिनाभित्र दाखिल गर्न आव्हान गर्दै पत्र पठाउनेछन् । महासचिवले प्राप्त मनोनयनहरूको आधारमा मनोनयन गर्ने पक्षराष्ट्रहरूको नाम समेत जनाई वर्णानुक्रम अनुसारको एउटा सूची बनाउनेछन् र सो सूची पक्षराष्ट्रहरूलाई पठाउनेछन् ।

४. समितिका सदस्यहरूको निर्वाचन संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा महासचिवले आयोजना गरेको पक्षराष्ट्रहरूको बैठकमा हुनेछ । यस बैठककोलागि दुई तिहाई पक्षराष्ट्रहरूको उपस्थितिलाई गणपूरक संख्या पुगेको मानिनेछ । बैठकमा उपस्थित भई मतदान गर्ने पक्षराष्ट्रहरूका प्रतिनिधिहरूको स्पष्ट बहुमत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गर्ने त्यस्ता मनोनित व्यक्तिहरू नै समितिको सदस्यमा निर्वाचित भएको मानिनेछ ।
५. समितिका सदस्यहरू चार वर्षको अवधिकालागि निर्वाचित हुनेछन् । पहिलो निर्वाचनमा निर्वाचित सदस्यहरू मध्ये नौ जनाको पदावधि दुई वर्षमा समाप्त हुनेछ । पहिलो निर्वाचन भएको लगतैपछि समितिका अध्यक्षले त्यस्ता नौ जना सदस्यहरूको नाम गोला प्रथाद्वारा छुट्याउनेछन् ।
६. समितिको पाँच जना अतिरिक्त सदस्यहरूको निर्वाचत पैतिसौं अनुमोदन वा सम्मिलन प्राप्त भएपछि यसै धाराको प्रकरण २, ३ र ४ मा भएका व्यवस्थाहरू अनुसार गरिनेछ । यस पटक निर्वाचित अतिरिक्त सदस्यहरू मध्ये दुई जना सदस्यहरूको पदावधि दुई वर्ष पुरा भएपछि समाप्त हुनेछ । त्यस्ता दुई जना सदस्यहरूको नाम समितिका अध्यक्षले गोला-प्रथाद्वारा छाने बमोजिम हुनेछ ।
७. बीचमा पर्न आउने रिक्त पदको पूर्ति गर्दा जुन पक्षराष्ट्रको विशेषज्ञले सो समितिको सदस्यताको रिक्तता श्रृजना गरेको हो सोही पक्षराष्ट्रले समितिको स्वीकृति प्राप्त गरी आफ्ना नागरिकहरू मध्येबाट अर्को विशेषज्ञ नियुक्त गर्नेछ ।
८. समितिका सदस्यहरूले समितिको कामको महत्वलाई ध्यानमा राखी महासभाले निर्धारण गरिदिए बमोजिमको शर्त तथा व्यवस्था अनुसार महासभाबाट स्वीकृत भए बमोजिम संयुक्त राष्ट्रसंघको स्रोतबाट पारिश्रमिक प्राप्त गर्नेछन् ।
९. यस महासन्धि अनुसार समितिले गर्नुपर्ने कामको प्रभावकारी कार्यान्वयनकोलागि संयुक्त राष्ट्रसंघको महासचिवले आवश्यक कर्मचारी र सुविधाहरू उपलब्ध गराउनेछन् ।

धारा १८

१. पक्षराष्ट्रहरूले यो महासन्धिका व्यवस्थाहरूको कार्यान्वयनकोलागि अपनाइएका व्यवस्थापकीय, न्यायिक, प्रशासकीय तथा अन्य कदमहरू सम्बन्धी तथा यस सम्बन्धमा भएका प्रगति बारेको प्रतिवेदन समितिको विचारार्थ अवधिमा संयुक्त राष्ट्रका संघको महासचिव समक्ष पेश गर्ने कबूल गर्दछन् :
 - (क) सम्बन्धित राष्ट्रको हकमा प्रारम्भ भएको मितिले एक वर्षभित्र,
 - (ख) तत्पश्चात कम्तिमा प्रत्येक चार वर्षमा तथा समितिले अनुरोध गरेको समयमा ।
२. प्रतिवेदनमा यो महासन्धिका दायित्वहरू पुरा गर्नमा व्यवधान पार्ने तत्वहरू तथा अवरोधहरू समेत उल्लेख गर्न सकिनेछ ।

धारा १९

१. समितिले आफ्नो कार्यविधि सम्बन्धी नियमहरू आफै निर्धारण गर्नेछ ।
२. समितिले दुई वर्षको पदावधिकोलागि आफ्ना पदाधिकारीहरू आफै छान्नेछ ।

धारा २०

१. यस महासन्धिको धारा १८ अनुसार पेश गरिएका प्रतिवेदनहरूमाथि विचार विमर्श गर्नकोलागि समितिको बैठक प्रत्येक वर्ष सामान्यतः बढीमा दुई हप्ताको अवधिकोलागि बस्नेछ ।
२. समितिको बैठक सामान्यतः संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा वा समितिले निर्धारण गरेको अन्य कुनै उपर्युक्त ठाउँमा बस्नेछ ।

धारा २१

१. समितिले आफूले गरेको कामको सम्बन्धमा प्रत्येक वर्ष आर्थिक तथा सामाजिक परिषद् मार्फत संयुक्त राष्ट्रसंघको महासभामा प्रतिवेदन पेश गर्नेछ । र पक्षराष्ट्रहरूबाट प्राप्त प्रतिवेदनहरू तथा जानकारहिरूका सम्बन्धमा गरिएको जाँचबुझको आधारमा समितिले आफ्नो सुझाव तथा साधारण सिफारिसहरू गर्न

- सक्नेछ । यस्ता सुभावहरू तथा साधारण सिफारिस र त्यसको सम्बन्धमा पक्षराष्ट्रहरूबाट कुनै टिकटिप्पणी प्राप्त भएको भए सो समेत समितिको प्रतिवेदनमा संलग्न गरिनेछ ।
२. संयुक्त राष्ट्रसंघका महासचिवले समितिको प्रतिवेदन जानकारीकोलागि “महिलाको स्थिति सम्बन्धी आयोग” समक्ष पठाउनेछन् ।

धारा २२

विशिष्टिकृत संस्थाहरूको कार्य क्षेत्रभित्र पर्न आउने यस महासन्धिका व्यवस्थाहरूको कार्यान्वयनको सम्बन्धमा विचार-विमर्श गरिँदा तिनीहरूको पनि प्रतिनिधित्व गर्न पाउने अधिकार हुनेछ । समितिले ती विशिष्टिकृत संस्थाहरूको कार्यक्षेत्रभित्र पर्न आउने कुराहरूका सम्बन्धमा महासन्धिको कार्यान्वयन बारेमा प्रतिवेदन पेश गर्न तिनीहरूलाई आमन्त्रण गर्न सक्नेछ ।

भाग ६

धारा २३

यस महासन्धिमा उल्लेखित कुनै कुराले पनि पुरुष तथा महिलाको वीचमा समानता कायम गर्नकोलागि बढी सहायक हुने देहायका लिखतमा परेका कुनै पनि व्यवस्थामा असर पार्नेछैन ।

(क) कुनै पक्षराष्ट्रको कानुनमा रहेका, वा

(ख) सो राष्ट्रका सम्बन्धमा लागू रहेका अन्य कुनै अन्तर्राष्ट्रिय महासन्धि, सन्धि वा समझौतामा रहेका ।

धारा २४

यस महासन्धिद्वारा मान्यता प्रदान गरिएका अधिकारहरूको पूर्ण प्राप्तिकोलागि लक्षित समस्त आवश्यक कार्यहरू राष्ट्रिय तहमा कार्यान्वयन गर्न पक्षराष्ट्रहरू कबूल गर्दछन् ।

धारा २५

१. यो महासन्धि सबै राष्ट्रहरूबाट हस्ताक्षर हुनकोलागि खुला रहनेछ ।
२. यो महासन्धिको निष्क्रेपकको रूपमा संयुक्त राष्ट्रसंघका महासचिवलाई तोकिएको छ ।
३. यो महासन्धिलाई अनुमोदन गर्नु पर्नेछ । अनुमोदनका लिखतहरू संयुक्त राष्ट्रसंघका महासचिव समक्ष दाखिल गर्नु पर्नेछ ।
४. यो महासन्धि कुनै पनि राष्ट्रद्वारा सम्मिलनकोलागि खुला रहनेछ । सम्मिलन सम्बन्धी लिखत संयुक्त राष्ट्रसंघका महासचिव समक्ष दाखिला गरिए पछि सो राष्ट्र सम्मिलित भएको मानिनेछ ।

धारा २६

१. यस महासन्धिमा संशोधन गर्नकोलागि कुनै पनि पक्षराष्ट्रले कुनै पनि समयमा संयुक्त राष्ट्रसंघका महासचिवलाई सम्बोधन गरी लिखित सूचना दिएर अनुरोध गर्न सक्नेछ ।
२. यस प्रकारको अनुरोध भएकोमा के-कस्तो कारबाही गर्ने भन्ने कुरो संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरे बमोजिम हुनेछ ।

धारा २७

१. यस महासन्धिको अनुमोदन वा सम्मिलन गर्न वीसौं लिखत संयुक्त राष्ट्रसंघको महासचिव कहाँ दाखिला भएको मितिले तीसौं दिनदेखि यो महासन्धि लागू हुनेछ ।
२. यस महासन्धिको अनुमोदन वा सम्मिलन गर्ने वीसौं लिखत दाखिला भैसकेपछि यसको अनुमोदन वा सम्मिलन गर्ने अन्य प्रत्येक राष्ट्रको हकमा सो राष्ट्रले आफ्नो अनुमोदन वा सम्मिलनको लिखत दाखिला गरेको मितिले तीसौं दिनदेखि प्रारम्भ हुनेछ ।

धारा २८

१. अनुमोदन वा सम्मिलन गर्दाको अवस्थामा कुनै राष्ट्रले यस महासन्धिको सम्बन्धमा आफ्नो आरक्षण राख्ने भएमा त्यस्तो आरक्षण सम्बन्धी लिखत संयुक्त राष्ट्रसंघका महासचिव समक्ष दाखिला गर्नेछन् र त्यस्तो लिखतको व्यवहोरा निजले सबै राष्ट्रहरूलाई उपलब्ध गराउनेछन् ।

२. यस महासन्धिको उद्देश्य तथा प्रयोजनसँग मेल नखाने आरक्षणलाई अनुमति दिइनेछैन ।
३. आरक्षणलाई फिर्ता लिइने भएमा संयुक्त राष्ट्रसंघका महासचिवलाई तत् सम्बन्धी सूचना दिई आरक्षण फिर्ता लिन सकिनेछ । निजले उक्त कुराको सूचना सबै राष्ट्रहरूलाई दिनेछन् । यस प्रकारको सूचना महासचिवलाई प्राप्त भएको मितिदेखि क्रियाशील हुनेछ ।

धारा २९

१. यस महासन्धिको व्याख्या वा प्रयोगको सम्बन्धमा कुनै दुई वा बढी पक्षराष्ट्रहरूका बीच उठेको कुनै विवाद् आपसी वार्तालापवाट समाधान हुन नसकेमा तिनीहरू मध्ये कसेको अनुरो भएमा मध्यस्थताकोलागि पेश गरिनेछ । मध्यस्थताकोलागि अनुरोध भएको मितिले छ महिनाभित्रसम्म पनि मध्यस्थताको संगठन वारेमा पक्षहरू मञ्जुर हनु नसकेमा त्यस्ता पक्षहरू मध्ये कुनै एक पक्षले सो विवाद् अन्तर्राष्ट्रिय न्यायालयमा सो न्यायालयको कानुन अनुसार दरखास्त दिई पेश गर्न सक्नेछ ।
२. यो महासन्धिमा हस्ताक्षर वा अनुमोदन गर्दाको वा सम्मिलन गर्दाको अवस्थामा प्रत्येक पक्षराष्ट्रले यो धाराको प्रकरण १ बाट आफू आबद्ध छैन भन्ने कुराको घोषणा गर्न सक्नेछ । यस प्रकारको आरक्षण राख्ने पक्षराष्ट्रसँग सो प्रकरणमा लेखिएका कुराको सम्बन्धमा अरु पक्षराष्ट्रहरू आबद्ध हुनेछैनन ।
३. यस धाराको प्रकरण २ अनुसार आरक्षण राख्ने कुनै पक्षराष्ट्रले त्यस्तो आरक्षण संयुक्त राष्ट्रसंघको महासचिवलाई सूचना दिई कुनै पनि बखतमा फिर्ता लिन सक्नेछ ।

धारा ३०

यो महासन्धिको अरबी, चिनियाँ, अंग्रेजी, फ्रान्सेली, रसियाली र स्पेनी भाषाका मूल प्रतिहरू समानरूपमा आधिकारिक मानिनेछन् र ती प्रतिहरू संयुक्त राष्ट्रसंघका महासचिवको जिम्मामा राखिनेछन् । यस कुराको साक्षीको रूपमा अधिकार प्राप्त तलका हस्ताक्षरकारीहरूले यस महासन्धिमा हस्ताक्षर गरेका छन् ।